



त्रिभुवन विश्वविद्यालय  
TRIBHUVAN UNIVERSITY  
इन्जिनियरिङ्ग अध्ययन संस्थान  
INSTITUTE OF ENGINEERING  
पुल्चोक क्याम्पस  
PULCHOWK CAMPUS

5-521260  
5-521611  
5-522104  
5-522809

पुल्चोक, ललितपुर  
Pulchowk, Lalitpur

मिति: २०७७।०३।१५

## स्नातकोत्तर तहको प्रथम सूचीको सुचारु भर्ना कार्यक्रमको समयावधि थप बारे ।

स्नातकोत्तर तहको भर्ना सुचारु गर्नका लागि मिति २०७७/०३/०३ मा प्रकाशित सूचना अनुसार प्रथम भर्ना सूचीमा भर्ना हुनका लागि तोकिएको समयमा आवेदकहरूले आवश्यक कागजात सङ्कलन गर्न समय कम भएको भनि जानकारी गराएको र यो समय महामारीको समय पनि भएको कारणले आवेदकहरूमा कठिनाइ भएको दृष्टिगत गर्दै मिति २०७७/०३/१६ र १७ गते भर्नाका लागि समय थप गरिएको ब्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । थप समयमा प्रथम भर्ना सूचीमा नाम निकालेका र यस अघिको भर्ना समय तालिकामा भर्ना छुट भएका कुनै पनि MSc कार्यक्रमका आवेदकहरूले भर्ना हुन सक्नेछन् ।

भर्नाका लागी सम्पर्क गर्ने माध्यम:

फोन नं. : ०१-५५४३०८०

Email address: [admission@pcampus.edu.np](mailto:admission@pcampus.edu.np)

सम्पर्क समय: बिहान ११:०० बजे देखि अपरान्ह ३:०० बजे सम्म

भर्ना हुनका लागि निम्नानुसार गर्न सकिने छ ।

१. पुल्चोक क्याम्पसमै उपस्थित भइ भर्ना हुन सक्ने आवेदकहरूले सूचना प्रविधि केन्द्र (CIT) मा सम्पर्क राखि भर्ना हुन सक्नेछन् ।
२. पुल्चोक क्याम्पसमा उपस्थित हुन नसक्ने आवेदकहरूले आवश्यक कागजातहरूको Scanned Copy भर्ना समितिको इमेल ठेगाना [admission@pcampus.edu.np](mailto:admission@pcampus.edu.np) मा इमेल गरी पठाउनु पर्नेछ । Sponsored Quota अन्तरगत भर्ना हुन चाहने आवेदकहरूले आवश्यक कागजात सहित सम्बन्धित प्रायोजन गर्ने संस्थाको बैंक खाताबाट यस क्याम्पसको नाममा खिचिएको चेक समेत Scan गरी भर्ना समितिको इमेल ठेगानामा पठाउनु पर्ने छ ।

उपरोक्त कागजात प्राप्त भएपछि भर्ना समितिले त्यसता आवेदकहरूलाई आवश्यक रकम यस क्याम्पसको सिद्धार्थ बैंक, पाटन ढोकामा रहेको खाता नं ००९१५०१९२०३ मा कुनै पनि स्थानबाट जम्मा गर्न सक्छन् भनि इमेल मार्फत जानकारी गराइनेछ । सो जानकारी प्राप्त भएपछि सम्बन्धित आवेदकले आवश्यक रकम जम्मा गरी सोको भाउचर Scan गरी उपरोक्त इमेल ठेगानामा पुनः इमेल गरि पठाउनु पर्ने छ । प्राप्त भाउचरलाई बैंक सँग रुजू गराइ भर्ना समितिले निज आवेदकलाई Provisional भर्ना गर्ने छ । Online भर्ना भएका आवेदकहरूको कागजातहरू नोटरी गराइ कक्षा सुरु हुनु अगावै अनिवार्य रूपमा यस क्याम्पसको शैक्षिक शाखामा पेश गर्नु पर्नेछ । Online भर्ना भएका आवेदकहरूले कक्षा सुरु हुनु अगावै सक्ल सहितका कागजात रुजू नगराएमा भर्ना स्वतः रद्द हुनेछ ।

भर्ना समिति २०७६  
पुल्चोक क्याम्पस